



२०७७ बैशाख देखि साउन ०१ सम्मका विपद्का मुख्य घटनाहरूको विवरण								
पहिरो			बाढी			चट्याङ्ग		
मृत्यु	बेपत्ता	घाइते	मृत्यु	बेपत्ता	घाइते	मृत्यु	बेपत्ता	घाइते
९९	४३	८४	६	५	३	४७	०	१६१
२०७७ जेठ ३० मनसुन सुरु भएदेखि साउन ०१ सम्मका विपद्का मुख्य घटनाहरूको विवरण								
पहिरो			बाढी			चट्याङ्ग		
मृत्यु	बेपत्ता	घाइते	मृत्यु	बेपत्ता	घाइते	मृत्यु	बेपत्ता	घाइते
९७	४३	८३	३	४	१	१७	०	४२

दैनिक विपद् बुलेटिन

३१ असार विहान १०:०० बजेदेखि १ साउन विहान १०:०० बजे सम्म

नेपालका विभिन्न जिल्लामा गरेर ४ स्थानमा सर्पदंश, ३ स्थानमा पहिरो, ३ स्थानमा अबिरल वर्षाका घटना भएका छन् । यी घटनामा परेर २ जनाको मृत्यु, ३ जना घाइते र ४ जना बेपत्ता छन् । २ स्थानमा बाटो अबरुद्ध भएको छ ।

मृत्यु संख्या	हराएको	घटना संख्या	घाइते	अनुमानित क्षति रु.	सडक अवरोध	चौपाया क्षति
२	४	१०	३	८४,१००	२	१

घटना सारांश

- मुलुकभर गएको २४ घण्टामा विपद्का १० वटा घटनाहरू भएका छन् ।
- सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिका वडा नं. ४ फुलपिडमा पहिरो गई दुई घर पुर्णरूपमा क्षति, एक जनाको मृत्यु, ४ जना बेपत्ता । पहिरोबाट सेतीदेवी आधारभूत विधालय समेत पुर्णरूपमा क्षति ।
- दार्चुलाको मालिकार्जुन गाउँपालिका वडा नं. ६ सलेतीमा एक बालिका आफ्नै घरको आगनमा खेल्ने क्रममा सर्पले टोकी घाइते भई उपचारको लागि जिल्ला अस्पताल दार्चुला पठाईएकोमा उपचारको क्रममा मृत्यु ।
- डोटीको दिपायल सिलगढी नगरपालिका वडा नं. ६ सिलगढीमा एक व्यक्ति कोठाबाट फोहर फाल्न बाहिर आउने क्रममा सर्पले टोकि घाइते ।
- ललितपुरको महालक्ष्मी नगरपालिका वडा नं. ३ मनकामना मन्दिर नजिक खेतमा धान गोड्ने क्रममा एक व्यक्तिलाई दाहिने हातमा सर्पले टोकी घाइते ।
- संखुवासभाको खाँदबारी नगरपालिका वडा नं. ३ मानेभञ्ज्याङको एक घर नजिकैको बारीमा घाँस काट्न गएको अवस्थामा बाँया हातमा सर्पले टोकि एक जना घाइते ।
- नवलपरासी पश्चिमको पाल्हीनन्दन गाउँपालिका वडा नं. २ पिपरहवामा अबिरल वर्षाको कारण एउटा घर भत्कँदा १५ हजार रुपैयाँ बराबरको क्षति ।
- मुगुको सोरु गाउँपालिका वडा नं. ६ सोरुकोटमा अबिरल वर्षाको कारण एक घर भत्किएको ।
- कपिलवस्तुको यसोधरा गाउँपालिका वडा नं. ७ सुलतानपुरमा अबिरल वर्षाको कारण एक घर भत्कँदा एउटा बोका मरेको, ६९ हजार १ सय रुपैयाँ बराबरको क्षति ।

सडक अवरोध

- ललितपुरको वाग्मती गाउँपालिका वडा नं. ३ पाङ्दुरडोल स्थित कान्ति लोकपथ सडक खण्डमा अविरल वर्षाको कारण पहिरो आई बाटो अवरुद्ध ।
- दार्चुलाको मार्मा गाउँपालिका वडा नं. ३ रेलपैरो भन्ने स्थानमा रोड माथिबाट पहिरो आई बाटो अवरुद्ध ।


प्रतिकार्य

- सुरक्षा निकायको टोलीबाट सर्पदंश र पहिरोमा परी घाईते भएकाहरुको उद्धार गरी नजिकैको स्वास्थ्य उपचार केन्द्रमा उपचारका लागि लिएको, पहिरोमा पुरिएर वेपत्ता भएका व्यक्तिहरुको स्थानीयको सहयोगमा खोजी कार्य भइरहेको, पहिरोका कारण अवरुद्ध बनेको बाटो खोल्ने प्रयास भइरहेको ।

वर्षाको सारांश

असार ३१ गते बिहान ०८:४५ बजे देखि साउन १ गते बिहान ०८:४५ बजे सम्म

आज मिति २०७७/०४/०१ गते बिहान ०८:४५ बजे २३९ वटा वर्षा मापन केन्द्रहरु (मानव संचालित: ६७ र स्वचालित: १७२) मा मापन गरिएको वर्षाको विवरण अनुसार १६७ वटा केन्द्रहरुमा वर्षा भएको छ (चित्र १)। उक्त केन्द्रहरु मध्ये सबै भन्दा बढि वर्षा (८८.९ मि. मी.) कास्की जिल्लाको लुम्ले केन्द्रमा मापन गरिएको छ। वर्षा मापन भएका केन्द्रहरु मध्ये ११ वटा केन्द्रमा ५० मि. मी. भन्दा बढि, ३८ वटा केन्द्रमा २५ मि. मी. भन्दा बढि र ६६ वटा केन्द्रमा १० मि. मी. भन्दा बढि वर्षा मापन भएको छ।



चित्र १: दैनिक वर्षा (छायांकित रंग) तथा केन्द्रको अवस्थिति (गोलाकार संकेत)

वर्षा तथा जलवायु सम्बन्धि थप जानकारीको लागि www.dhm.gov.np/climate/ मा हेर्नुहोस।

बाढी पूर्वानुमान

श्रावण ०१ (बिहवार) (विहान ७ बजे देखि २४ घण्टा)

- आज नारायणी, कर्णाली, महाकाली र यसका सहायक नदीमा सामान्य बहाव बढ्ने र सतर्कता तलै हुने । कोशीमा पनि बहाव बढ्ने, कोशीका सहायक नदीहरू भोटेकोशी, सुनकोशी, बलेफी, तामाकोशी लगायतमा उल्लेख्य बढ्ने तर सतर्कता तलै हुने पूर्वानुमान छ ।
- आज कन्काई, कमला, बागमती, पश्चिम राप्ती, तिनाउ, बबई लगायतमा बहाव सामान्य घटबढ हुने तथा सतर्कता तलै हुने । आज कन्काई, पश्चिम राप्ती र बबईका केहि स-साना सहायक नदीमा बहाव तुलनात्मक रूपमा बढ्ने र केहीमा आकस्मिक बहाव हुने न्यून संभावना ।
- आज देशका तराई र चुरे भई बहने स-साना नदीमा बहाव सामान्य बढ्ने तथा प्रदेश ५, कर्णाली र सुदूरपश्चिम प्रदेशको मध्यपहाडी भु-भाग भई बहने स-साना नदीमा बहाव केही बढ्ने तर सतर्कता भन्दा तलै हुने ।
- आज ईलाम, झापा, मोरङ, धनकुटा, उदयपुर, सिन्धुली, रामेछाप, दोलखा, काभ्रेपलाञ्चोक, सिन्धुपाल्चोक, का.उपत्यका, नुवाकोट, रसुवा, धादिङ, गोरखा, लमजुङ, रोल्पा, सल्ल्यान, रूकुम, दाङ, बर्दिया, कैलाली, कञ्चनपुर, डोटी, सुर्खेत, दैलेख, जाजरकोट, कालिकोट, अछाम, बझाङ, बाजुरा, डडलेधुरा, बैतडी र दार्चुला भई बहने स-साना नदी जलाधारमा क्षणिक मध्यम वर्षा भई आकस्मिक बहाव हुने मध्यम संभावना रहेको छ ।

नोट: पहिलो रडले मध्यम जोखिम रहेको संकेत गर्छ । रातो रडले उच्च जोखिमको संकेत गर्छ ।

नोट: आगामी श्रावण ४ गते देखि देशैभरका नदीमा बहाव बढ्ने, श्रावण ५-९ सम्म कन्काई, कोशी, कमला, बागमती, नारायणी, तिनाउ, पश्चिम राप्ती, बबई र यसका सहायक नदी लगायत प्रदेश १, २, बागमती, गण्डकी र प्रदेश ५ को चुरे र तराई भई बहने नदीमा बहाव उल्लेख्य बढ्ने र केहिमा सतर्कता आसपास सम्म पुग्न सक्ने मध्ययम संभावना रहेकाले नदीतटिय क्षेत्रका कृयाकलापमा श्रावण ४ गते पछि सतर्कता अपनाऔ । आगामी ५ दिन सम्म बाढी पूर्वानुमान र मौसम पूर्वानुमान बारे जानकारी लिईराखौ ।

थप जानकारीका लागि जल तथा मौसम विज्ञान विभागको वेभसाइट: <http://hydrology.gov.np/>